



दक्षिणकाली नगरपालिका

कृषक समुह गठन तथा व्यवस्थापन कार्यावधि, २०७७

नगर कार्यपालिकाबाट स्वीकृत मिति : २०७७/०९/२६

प्रमाणिकरण भएको मिति: २०७७/०९/२७

दक्षिणकाली नगरपालिका

फर्पिङ, काठमाडौं



दक्षिणकाली नगरपालिका

कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, २०७७

प्रस्तावना:

दक्षिणकाली नगरपालिका क्षेत्र भित्र समग्र कृषि विकासमा संलग्न विभिन्न निकायहरु मार्फत कृषकहरूलाई समय सापेक्ष कृषि प्रसार सेवाटेवा सरल, सहज, सुलभ, मितव्ययी एवं ग्रहणयोग्य तवरले उपलब्ध गराउन कृषि उत्पादन प्रणालीमा एउटा सुसंगठित व्यवस्था र पद्धतिको विकास गरी समुचित रूपबाट कृषि प्रसार गर्न कृषक प्रभावका लागी तत्काल सम्बोधन गर्न, कृषक समुहहरूलाई समन्वयात्मक रूपमा सञ्चालन गर्न कृषि क्षेत्रमा संलग्न निकायहरूको कामकारबाहीलाई प्रक्रियागत रूपमा अझ बढी प्रभावकारी तवरबाट गर्न गराउन वाञ्छनिय भएकोले स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को द (५) बमोजिमको कार्य गर्न सोही ऐनको दफा १०२ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी दक्षिणकाली नगर कार्यपालिकाबाट यो कार्यविधि जारी गरी लागु गरिएको छ ।

परिच्छेद - १

संक्षिप्त नाम र प्रारम्भिक

१. कार्यविधिको संक्षिप्त नाम र प्रारम्भ:-

क) यो कार्यविधिको नाम "दक्षिणकाली नगरपालिकाको कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि - २०७७" रहेको छ ।

ख) यो कार्यविधि दक्षिणकाली नगर कार्यपालिकाबाट स्वीकृत भएको मितिबाट प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

क) "नगरपालिका" भन्नाले दक्षिणकाली नगरपालिकालाई सम्झनु पर्दछ ।

ख) "कृषक" भन्नाले कृषि उत्पादनमा प्रत्यक्ष संलग्न भएको व्यक्तिलाई जनाउँदछ ।

ग) "वडा" भन्नाले दक्षिणकाली नगरपालिकाको वडाहरु सम्झनु पर्दछ ।

घ) "संविधान" भन्नाले नेपालको संविधान सम्झनु पर्दछ ।

ड) "कृषक समूह" भन्नाले कृषि पेशामा संलग्न भई मिलदाजुलदा समस्या, आवश्यकता र चाहानाहरु भएका न्यूनतम् ११ वा सो भन्दा बढी व्यक्तिहरु मिलि आफ्ना निश्चित साझा उद्देश्यहरु सामुहिक प्रयत्नद्वारा प्राप्त गर्न बनाईएको संगठनलाई समूह जनाउँदछ ।

च) "समूह विधान" भन्नाले समुहको उद्देश्य प्राप्तीका लागि क्रियाकलाप सञ्चालन गर्न बनाईएको नीति नियम तथा कानुनको दस्तावेज जसले समूह र सदस्यहरूलाई उद्देश्य प्राप्तिमा सहज गराउने दस्तावेज जनाउँदछ ।

छ) "हितकोष" भन्नाले कुनै पनि संघसंस्था, कार्यालय, योजना, परियोजना सञ्चालन गर्न नगद, जिन्सी तथा भौतिक सरसामान नगर मौज्दात, ऋण लगानी, लगानीको रूपमा रहेको समुहको नगद पुँजीलाई हितकोष जनाउँदछ ।

ज) "हितकोष परिचालन" भन्नाले संकलित हितकोषलाई उत्पादनमूलक कार्यमा लगानी गर्नु भन्ने बुझिन्छ ।

झ) "समूह सशक्तिकरण" भन्नाले कृषक समुहलाई उद्देश्य अनुसार अधि बढन प्रयासरत रहने वा अशक्त अवस्थामा रहेका समुहलाई केही सहयोग गरि सशक्त बनाउने कार्यलाई बुझनु पर्दछ ।

ज) "कार्य समिति" भन्नाले निर्देशिका अनुसार निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्य पदाधिकारीहरूलाई जनाउनेछ ।

१०८
दक्षिणकाली
नगरपालिका



- ट) "साधारण सभा" भन्नाले यस निर्देशिका बमोजिम गठित सभालाई जनाउनेछ ।
- ठ) "कृषि" भन्नाले बाली, वागवानी, पशुपन्धी, मत्स्य आदि कृषिका सबै उप-क्षेत्रसँग सम्बद्ध उत्पादन, उद्योग एवं व्यवसायहरू समेत जनाउँछ ।
- ड) "लेखा" भन्नाले प्रचलित कानुन, ऐन, नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार मानी कारोबारको यथार्थ विवरण देखिने गरी राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउदैछ ।

३. उद्देश्य: कृषक समुह गठन तथा सञ्चालनमा सघाउ पुर्याउनका लागि यस कार्यविधिको तपसिल बमोजिमका उद्देश्यहरू हुनेछन् ।

- क) प्रत्यक्ष रूपमा उत्पादनमा संलग्न कृषकहरू आबद्ध समुहहरूको समन्वय, व्यवस्थापन र नियमन गर्नको लागी सहयोग पुर्याउने ।
- ख) कृषि प्रसार व्यवस्थापन, सञ्चालन र नियमन सम्बन्धी कार्यमा सहयोग पुर्याउने ।
- ग) कृषक समुहको गठन र सञ्चालनका लागी आवश्यक मापदण्ड र प्रक्रियाको मार्गदर्शन गर्ने ।
- घ) हितकोष व्यवस्थापन तथा परिचालन गर्न स्पष्ट निर्देशन दिने ।
- ड) कृषक समुह गठन तथा परिचालन कार्यमा संलग्न निकाय र व्यक्तिको भुमिका, जिम्मेवारी तोकने ।
- च) कृषक समुह व्यवस्थापन, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन प्रणालिलाई विकास गर्ने ।

४. कार्यविधिको प्रयोग गर्नु पर्ने अवस्था: यस कार्यविधिको प्रयोग देहायको अवस्थामा हुनेछ ।

- क) कृषि क्षेत्रमा संलग्न निकायहरूको कामकारबाहीलाई प्रक्रियागत रूपमा प्रभावकारी एवं समन्वयात्मक तबरले गरी सुशासन लागु गर्नु पर्ने अवस्थामा ।
- ख) सरकारी तथा गैर-सरकारी निकायहरूबाट कृषि सम्बन्धी कार्यक्रम गर्नको लागी समुह गठन तथा व्यवस्थापन गर्नु पर्ने अवस्थामा ।
- ग) समुहको योजना तर्जुमा गर्नु पर्ने अवस्थामा ।
- घ) समुह हितकोष संकलन तथा परिचालन गर्नुपर्ने अवस्थामा ।
- ड) समुहमा लेखा व्यवस्थापन गर्नु पर्ने अवस्थामा ।
- च) समुहमा मतभेद व्यवस्थापन गर्नु पर्ने अवस्थामा ।
- छ) विभिन्न सरोकारवाला पक्षहरूको भुमिका र जिम्मेवारी तोक्नु पर्ने अवस्थामा ।

परिच्छेद - २

कृषक समुह गठनका आधारहरू, सदस्यहरूको छानौट समुहको वर्गीकरण

५. समुह गठनका आधारहरू: दक्षिणकाली नगरपालिकाको आर्थिक विकास शाखा/कृषि/पशु क्षेत्र हेतु शाखाले समुह गठन गर्दा देहायका बुँदामा ध्यान दिनु जरुरी देखिन्छ ।

- क) कृषकहरूको आवश्यकता र स्थान विशेषको कृषि उत्पादनको सम्भाव्यता,
- ख) सेवा पुर्याउने घरधुरी संख्या र कृषक संख्या,
- ग) कृषकहरूको आर्थिक, सामाजिक स्थिति र स्रोतसाधनको अवस्था,
- घ) कृषक समुहमा विभिन्न वर्गका कृषकहरूको प्रतिनिधित्वको सुनिश्चितता (समावेशिकरण),

२०८१
दोहसन बस्ती
उत्तर प्रदेश



ड) समुहमा आबद्ध गराउन वास्तविक कृषकहरुको सुनिश्चितता र छनौट ।

६. कृषक समुह गठनका लागी सदस्यहरुको छनौट गर्दा ध्यान दिनु पर्ने बुद्धाहरुः

समुह गठनको प्रारम्भिक अवस्थामा वास्तविक कृषकहरुको छनौटमा त्रुटि भएमा समुह अघि बढन नसक्ने भएको हुनाले सदस्यहरु चयन गर्दा देहायका कुराहरुमा ध्यान दिनु पर्दछ ।

(क) साझा कार्य उद्देश्य लिएका,

(ख) समान सामाजिक एवं आर्थिक स्तर भएका,

(ग) सकभर साक्षर एवं शिक्षित कृषकहरु भएका र शैक्षिक स्तरमा समानता भएका,

(घ) समुहगत कार्यमा समय दिन सक्ने,

(ङ) उत्पादन समुहको हकमा सकेसम्म सँगसँगै खेत भएका,

(च) एउटै समुदायमा बसोबास गर्ने,

(छ) एकाघरको एक जना भन्दा बढी सदस्य एउटै समुहमा सदस्यता लिन सक्ने छैनन्,

(ज) कुनै एक समुहमा आबद्ध भई सकेको सदस्य अर्को त्यस्तै प्रकृतिको समुहमा आबद्ध हुन सक्ने छैनन्,

(झ) कृषि पेशालाई मुख्य पेशाको रूपमा अङ्गालेको हुनुपर्ने ।

७. समुहको वर्गीकरणः समुहका सदस्यहरुको लैङ्गिक सहभागिता, समुहले निश्चित गरेको क्षेत्रगत आधार साथै मुल्य शृङ्खलाको आधारमा कृषक समुहलाई विभिन्न समुहहरुमा वर्गीकरण गर्न सकिन्दै ।

(क) लैङ्गिक सहभागिताको आधारमा

१. महिला कृषक समुह

२. पुरुष कृषक समुह

३. मिश्रित कृषक समुह

(ख) क्षेत्रगत आधारमा

१. पशु पालन समुह (पशु जात अनुसारका पशु पालन समुह)

२. बाली समुह

३. वागवानी समुह

४. बीज वृद्धि समुह

५. माहरी पालन समुह

६. रेसम खेती समुह

७. कृषि बजार व्यवस्थापन समुह

८. आई.पि.एम. कृषक समुह

९. धौस उत्पादन समुह

१०. जल्द उत्पादन समुह

११. च्याट उत्पादन समुह

१२. मान्दानी उत्पादन समुह

१३. लानी उत्पादन समुह

१४. किंवा खेती समुह

१५. रसुन्तर तथा तरकारी उत्पादन समुह ।

३ लोकव द्वारा
विवर प्राप्त



(ग) मल्य श्रङ्खलाको आधारमा

१. कृषि सामग्री उत्पादन समुह (बिउ उत्पादक, प्राङ्गारिक मल, आदि)
 २. उत्पादन समुह
 ३. प्रशोधन समुह
 ४. बजारिकरण समुह

परिच्छेद - ३

सम्हगठन प्रक्रिया, कार्य समितिको संरचना र पदाधिकारीको जिम्मेवारी

८. समूह गठन प्रक्रिया:

(क) प्रारम्भिक कषक भेला

- इच्छुक कृषकहरुको भेला तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने,
 - सरोकारवाला निकायहरुलाई आमन्त्रण गर्न सकिने,
 - कृषक भेलामा छलफलको एजेन्डा, मिति, समय तथा स्थान तय गर्ने,
 - कृषक भेला सञ्चालनका लागी कृषकहरु मध्ये एक जनाले जिम्मेवारी लिई नेतृत्व गर्ने,
 - कृषक भेलाको उद्देश्य र आवश्यकता (समह गठनको उद्देश्य र आवश्यकता) बारे जानकारी दिने,

(ख) छलफल सञ्चालन

- कृषक भेलाको उद्देश्य र आवश्यकता (समुह गठनको उद्देश्य र आवश्यकता) विस्तृत रूपमा प्रष्ट पार्ने,
 - कृषक भेलाको एजेण्डाहरूमा क्रमशः छुलफल गर्दै बुदाँ टिपोट गरी निर्णय पुस्तिका तयार पार्ने,
 - समुह सदस्य बन्न ईच्छुक व्यक्तिहरू छनौट गरी नामावली तयार गर्ने,
 - उक्त भेलाले तदर्थ समिति गठन र कार्य विभाजन गर्ने

(ग) तदर्थ समितिको बैठक सञ्चालन

- बैठकको विषयवस्तुहरु तय गरी तदर्थ समितिका सदस्यहरूलाई जानकारी दिने,
 - सम्बन्धित निकायहरूलाई निमन्त्रणा गर्ने,
 - आवश्यक कागजात तयार गर्ने,
 - समुहको विधानको खाका तयार पार्ने,
 - समुह हितकोष सम्बन्धि निर्णय गर्ने,
 - समुहको उद्देश्य र कार्यक्रम तर्जुमा गर्ने,
 - सम्बन्धित निकायमा विधान दर्ता गराउन जिम्मेवारी दिने,
 - तदर्थ समिति गठन भएको ३० दिन भित्र प्रारम्भिक साधारण सभाको आयोजना गर्ने,

(घ) प्रारम्भिक साधारण सभाको सञ्चालन तथा जिम्मेवारी

- सात सदस्यिय कार्यसमितिको गठन गर्ने,
 - समुहको वार्षिक कार्ययोजना तथा कार्यक्रम तयार गरी अनुमोदन गर्ने,
 - विधान मस्यौदा माथि छलफल एवं स्वीकृत गर्ने,
 - बैड्ज खाता सञ्चालन सम्बन्धी निर्णय गर्ने,
 - आवश्यकता अनुसार थप निर्णयहरू गर्ने ।



९. कार्य समितिको संरचना: कृषक समुहको कार्य समितिमा रहने गरी समावेशी सिद्धान्तको आधारमा देहाय बमोजिमका संरचना रहनेछ ।

- अध्यक्ष - १
- उपाध्यक्ष - १
- सचिव - १
- कोषाध्यक्ष - १
- सदस्य - ३

मिश्रित कृषक समुहको हकमा कार्य समितिको पदाधिकारी अन्तर्गत अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा एक पदमा महिला अनिवार्य हुनुपर्नेछ । यस बाहेक समुहले निश्चित व्यक्तिहरूलाई संयोजक तोकेर ऋण उपसमिति, आर्थिक उपसमिति, प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति तथा बजार व्यवस्थापन उपसमिति जस्ता उपसमितिहरू गठन गरी जिम्मेवारी प्रदान गर्न सक्नेछ । ऋण उपसमिति कोषाध्यक्षको संयोजकत्वमा गठन गर्नु पर्नेछ । मिश्रित समुहको हकमा कार्य समितिमा कम्तीमा ३५ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ । समुह गठन एवं हितकोष परिचालनको सन्दर्भमा प्रजातान्त्रिक पद्धतिमा अवलम्बन गर्नु पर्नेछ ।

१०. पदाधिकारीको काम, कर्तव्य र अधिकार : कृषक समुहको कार्य समितिका पदाधिकारीहरूको काम कर्तव्य र अधिकार विधानको दफा ५ मा तोकिए बमोजिम हुनेछ ।

परिच्छेद - ४

समुह विधान

११. समुह विधान: समुह विधान कुनै संघ/संस्थाको उद्देश्य प्राप्तिका लागी क्रियाकलाप सञ्चालन गर्न बनाईएको नीति, नियम तथा कानुनको दस्तावेजको समुह र सदस्यहरूलाई उद्देश्य प्राप्तिमा सहज गराउने खालको हुनु पर्नेछ ।

(क) कृषक समुह विधानमा हुनुपर्ने प्रमुख गुणहरू:

- नेपालको संविधान र सङ्घीय, प्रादेशिक र स्थानिय कानुनसँग नबाझिने,
- नेपालको कृषि नीतिसँग मेल खाने,
- सफा, स्पष्ट, एक आपसमा नबाझिने, सरल भाषा प्रयोग भएको,
- प्रजातान्त्रिक ढंगले चुनावी प्रक्रियाद्वारा पदाधिकारीहरूको निर्वाचन हुने प्रावधान राखिएको,
- विधान संशोधनको प्रावधान भएको,
- महिला सहभागितालाई प्रोत्साहन गरिएको,
- कार्यकारिणी समिति, साधारण सभा तथा साधारण सदस्यहरूबीच शक्ति सन्तुलन भएको ।

(ख) विधान बनाउने तरिका:

- विधान मस्यौदा समिति तयार गर्ने,
- नमुना विधानको प्रयोग गरेर प्रत्येक दफा - उपदफामा छलफल गरी आफ्नो समुहको उद्देश्य अनुसार मस्यौदा विधान तयार गर्ने,
- मस्यौदा विधानलाई साधारण सभामा छलफल गरी पारित गर्ने,
- पारित विधानलाई सम्बन्धित समुहमा दर्ता गराउन पहल गर्ने ।

(ग) विधान संशोधन प्रक्रिया:

*मम विधान
संशोधन प्रक्रिया*



- विधान संशोधन समिति गठन गर्ने,
- संशोधित विधानलाई कार्य समितिमा प्रस्तुत गरी पारित गर्ने,
- साधारण सभाको कमितिमा निश्चित (विधानमा तोकिए बमोजिम) बहुमतद्वारा पारित गर्ने,
- संशोधित विधानलाई पहिले दर्ता गरिएको कार्यालयमा पेश गर्ने,
- सम्बन्धित कार्यालयले संशोधित विधानलाई स्वीकृत गरेपछि मात्र विधान संशोधन भएको मानिनेछ ।

परिच्छेद - ५

कृषक समुह दर्ता, पुनर्गठन तथा नविकरण

१२. कृषक समुह दर्ता गर्ने: नगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि/पशु क्षेत्र हेर्ने शाखामा कृषक समुह दर्ता गरिनेछ । यसका लागि कृषक समुहले समुह विवरण फाराम सहितको निवेदन फाराम (अनुसुचि - ७) तथा समुह विधान (अनुसुचि - १) सहितको निवेदन सो शाखामा पेश गर्नु पर्नेछ । यसका लागि सम्बन्धित शाखाले कृषक समुह दर्ताका लागि आर्थिक ऐनमा तोकिए बमोजिमको राजश्व लिई दर्ता गर्नु पर्नेछ । साथै सो समुहलाई सम्बन्धित शाखाले कृषक समुह दर्ता प्रमाण पत्र (अनुसुचि - ३) दिनु पर्नेछ । यसरी दर्ता गरिएको कृषक समुहको अवधि २ वर्षको रहनेछ ।

१३. कृषक समुह पुनर्गठन गर्ने: विधानमा उल्लेख भए बमोजिम कृषक समुहले आफ्नो आवश्यकताको आधारमा समुह पुनर्गठन गर्न सक्नेछ । साथै कृषक समुहको साधारण सभा वर्षको एक पटक भाद्र मसान्तसम्ममा गर्नु पर्नेछ । कृषक समुहले आफ्नो समुहको साधारण सभा/पुनर्गठन गरी सम्बन्धित शाखालाई जानकारी दिनु पर्नेछ ।

१४. कृषक समुह नविकरण गर्ने: कृषक समुहले आफ्नो कृषक समुह दर्ता प्रमाण पत्रको २ वर्ष अवधि पुरा भै सकेपछि नविकरण गर्नु पर्नेछ । त्यस पछिका प्रत्येक १/१ वर्षमा यसका लागि कृषक समुहले प्राप्त गरेको कृषक समुह दर्ता प्रमाणपत्र सहितको निवेदन सम्बन्धित शाखामा म्याद सकिएको ३५ दिन भित्र पेश गर्नु पर्नेछ र सो को लागि आर्थिक ऐनमा तोके बमोजिमको राजश्व लिई नविकरण गर्न सकिनेछ ।

(क) विगतमा विषयगत कार्यालयमा दर्ता रहेका समुह दफा १२ बमोजिम सुचिकृत हुनु पर्नेछ । नविकरण भएका वा निष्कृय भएका संस्थाले दफा १३ र १४ कै प्रकृया अपनाई आफुलाई अद्यावधिक गर्नु पर्नेछ ।

परिच्छेद - ६

समुह श्रोत/हितकोष संकलन तथा परिचालन

१५. श्रोत/हितकोष परिचालन: समुहमा संकलन भएको रकम नजिकको बैडमा खाता खोली जम्मा गर्नु पर्दछ र समुह अध्यक्ष वा सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सो खाताको सञ्चालन गर्नु पर्नेछ । समुहले गरेको कुल लगानी मध्ये कम्तीमा ५० प्रतिशत लगानी कृषि/पशु पालन/मत्स्य पालन क्षेत्रमा गर्नु पर्नेछ । ऋण प्रवाह गर्दा लाग्ने ब्याज दर साधारण सभाले निर्धारण गर्नेछ । कुनै कृषक समुहले उक्त समुहको सदस्य नरहेको व्यक्तिलाई लगानी गर्न पाउने छैन ।

परिच्छेद - ७

समुहमा लेखा व्यवस्थापन

१६. समुहमा लेखा व्यवस्थापन: समुह सञ्चालनका निम्ति आर्थिक तथा व्यवसायिक कारोबारमा निम्नानुसारका मुख्य चारवटा खाता राखेर सरल तरिकाले लेखा व्यवस्थापन गर्न सकिनेछ ।

/ / /
संकलन कार्यालय
नगर प्रशासन



- (क) सम्पत्ति (नगद तथा जिन्सी) खाताः यस खातामा कृषक समुहहरूको स्वामित्वमा रहेको धनमाल, जायजेथा, सम्पत्ति लगायत लागानी रकम, अरुबाट पाउनु पर्ने रकम आदि समावेश गरिएको हुन्छ । यसमा खास गरी समुहको नाममा रहेको नगद तथा बैंड मौजदात, लगानी, ऋण दिएको रकम, अरुबाट पाउनु पर्ने हिसाब, मेशिन, फर्निचर, घरजग्गा, सवारी साधन आदि हिसाबहरू समावेश गरिएको हुन्छ । यसमा समुहको सम्पत्ति वृद्धि हुदौं डेविट र घटदा क्रेडिट हुन्छ ।
- (ख) सामान बिक्रि तथा आम्दानी खाताः यस खातामा कृषक समुहहरूको सरसामान र सेवा बिक्रिबाट प्राप्त रकम लगायत लगानी तथा ऋणबाट प्राप्त ब्याज आम्दानी, व्यापारी छुट सुविधा, संघसंस्थामा प्राप्त अनुदान, सदस्यता वा प्रवेश शुल्क, स्थिर सम्पत्ति भाडामा दिए बापत प्राप्त रकम, हर्जाना बापत प्राप्त रकम आदि आम्दानी समावेश गरिएको हुन्छ । यस खाताको अन्त्यमा देखाईने मौजदात सामान्यतया डेविट हुन्छ ।
- (ग) सामान खरिद तथा खर्च खाताः यस खातामा कृषक समुहहरूले खरिद गर्ने सरसामान र सो को ढुवानीमा लाग्ने ज्याला तथा खर्च लगायत कार्यालय सञ्चालन खर्चहरूः तलब, भत्ता, मर्मत, घरभाड, धारापानी, विजुली, ब्याज खर्च, हसकट्टी रकम, बैठक भत्ता, विविध आदि खर्चहरू समावेश गरिएका हुन्छन् । यस खाताको अन्त्यमा देखाईने कुल मौजदात सामान्यतया क्रेडिट हुन्छ ।
- (घ) दायित्व खाताः कृषक समुहहरूले अरुलाई बुझाउनु पर्ने सबै प्रकारको हिसाब रकम यस खातामा चढाउनु पर्दछ । यसमा सदस्यहरूको प्रवेश शुल्क, बचत रकम, डिपोजिट रकम, धरौटी रकम, ऋण रकम, कसैलाई भुक्तानी दिनुपर्ने हिसाब लगायतका अन्य दायित्वहरू समावेश गरिएको हुन्छ । यस खातामा खर्च डेविट हुन्छ भने आम्दानी क्रेडिट हुन्छ । यसमा खर्च (डेविट), आम्दानी (क्रेडिट) र शेष (मौजदात) गरी तिनवटा महलहरू रहेका हुन्छन् । सम्पत्ति (नगद तथा जिन्सी) खाता, आम्दानी खाता, खर्च खाता र दायित्व खाता क्रमशः अनुसुचि ११, १२, १३ र १४ अनुसार हुनेछन् । आवश्यकता अनुसार अन्य सहायक खाताहरू पनि प्रयोग गर्न सकिनेछ ।

परिच्छेद - ८

समुह सञ्चालन/ परिचालन

१७. समुह सञ्चालन/परिचालन:

- (क) समुहको समस्या एवं आवश्यकताको पहिचान तथा प्राथमिकता : समुहका कतिपय समस्याहरू हुन सक्छन् र ती सबै कृषिसँग सम्बन्धीत नहुन पनि सक्छन् । कृषिसँगै सम्बन्धित कतिपय समस्याहरू जसको समाधान आर्थिक विकास माहाशाखाअन्तर्गत कृषि/पशु क्षेत्र हेर्ने शाखाको परिधि एवं क्षमता भन्दा बाहिर हुन सक्छन्, त्यस किसिमका समस्यालाई उपलब्ध स्रोत, साधन, समुह सदस्यहरूको क्षमता एवं प्रविधिहरूको आधारमा तिनिहरूको प्राथमिकता तोकि सरल एवं कम खर्चिलो समाधान पहिले नै खोज्नु पर्नेछ ।
- (ख) समुह सञ्चालनका लागी नियमहरूको विकासः आफ्नो उद्देश्य पुरा गर्न हरेक समुहले आफ्नो नियमहरू बनाउनु पर्नेछ । अन्य नियमहरूको साथै आफ्ना पदाधिकारीहरूको चयन विधि र तिनको कार्य अवधि पनि तिनमा समावेश भएको हुनु पर्नेछ ।
- (ग) आयमुलक क्रियाकलापहरूः सबै समुह सदस्यहरूले व्यक्तिगत एवं समुहगत रूपमा समेत उनिहरूसित उपलब्ध स्रोत र साधन अनुसार आफ्नो इच्छा अनुकूल एउटा वा सो भन्दा बढी आयमूलक क्रियाकलापहरूको थालनी गर्नु पर्नेछ ।

मौजदात
समुह सञ्चालन



- (घ) पुरस्कारको व्यवस्था: प्रत्येक वर्ष सहमतीका आधारमा छानिएको सबै भन्दा राम्रो काम गर्ने एक सदस्यलाई समावेशिताको आधारमा आफै स्रोत/हितकोषबाट पुरस्कार दिने व्यवस्था मिलाउन सकिने ।
- (ङ) अविलम्ब सेवा तथा सहयोग पुर्याउने: विभिन्न निकायहरूबाट सेवा तथा सहयोग माग गरेमा अविलम्ब सहयोग गर्ने र यसरी प्रदान गरिने सेवाहरू कृषक समुहको माध्यमबाट पुर्याउदा एक अर्कासँग नबाझिने हुनु पर्दछ ।
- (च) समुह सदस्यहरूको सिप तथा क्षमता विकास: तालिम मार्फत् समुह सदस्यहरूको आत्मविश्वास बढनउनुको साथै उनिहरूमा सिप तथा क्षमता विकास र इच्छाको अभिवृद्धि गर्ने भएकोले प्रभावकारी, कुशल एवं दिगो रूपमा समुहलाई गतिशिल बनाई समुहको उद्देश्य हासिल गर्न समुह सदस्य र पदाधिकारीहरूलाई सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी समयसापेक्ष र व्यवहारीक तालिमका लागी पहल गर्नु पर्नेछ । यदि सहकार्य गर्न नसकेमा कृषक समुहले स्वयं आफै व्यवस्थापन गर्नु पर्नेछ ।
- (छ) सुपरिवेक्षण, अनुगमन र मुल्याङ्कन: प्रत्येक वर्ष समुहले सञ्चालन गरेको विभिन्न क्रियाकलापहरूको अनुगमन, सुपरिवेक्षण र मुल्याङ्कन गर्न ३ सदस्यीय एक उपसमिति बनाउन सकिनेछ ।

परिच्छेद - ९

समुहमा मतभेद व्यवस्थापन

१८. मतभेद व्यवस्थापनको प्रक्रिया: (१) समुह परिचालनको सम्बन्धमा उज्जिएका हरेक मतभेदहरूको निरूपण सम्बन्धित वडास्तर/सेवा केन्द्रमा रहने पशु/कृषि प्राविधिकले गर्नेछ । यसरी वडा स्तर/सेवा केन्द्रमा गरिएको निरूपणसँग असहमत हुने पक्षले नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा तपसिल बमोजिमको गठित ३ सदस्यीय मतभेद व्यवस्थापन समिति समक्ष पुनरावेदन गर्न सक्नेछ ।

- | | |
|--|------------|
| क) नगर उपप्रमुख | संयोजक |
| ख) राष्ट्रिय कृषक समुह महासंघको प्रतिनिधि १ जना | सदस्य |
| ग) आर्थिक विकास शाखा प्रमुख/ प्राविधिक | सदस्य-सचिव |
| (२) मतभेद निरूपणका सम्बन्धमा उक्त समितिको व्याख्या नै अन्तिम हुनेछ । | |
| (३) आवश्यकता अनुसार उक्त समितिले सम्बन्धित शाखाको राय लिन सक्नेछ । | |

परिच्छेद - १०

कृषक समुह योजना तर्जुमा र श्रोत साधनको विकास

१९. योजना तर्जुमा प्रक्रिया: कृषक समुहले कृषि कार्यक्रमको योजना तर्जुमा प्रक्रियामा देहायका आधारमा योजना निर्माण गरी योजना तर्जुमा गर्नु पर्नेछ ।

१. आयोजनाको नाम
२. पृष्ठभुमि (आयोजनाको आधारभूत तथ्याङ्क, सम्भावना, अवसर र चुनौती)
३. आयोजनाको उद्देश्य
४. आयोजनाको प्रतिफल
५. आयोजना सञ्चालन गरिने क्षेत्र
६. आयोजनाको अवधि
७. आयोजनाको क्रियाकलापहरू

२००३/१
तोडिन हाउसेट
दाम-प्राप्ति



८. लाभान्वित परिवार संख्या (प्रत्यक्ष तथा अप्रत्यक्ष, न्यून आय वर्ग, महिला, दलित, जनजाति आदि)

९. आवश्यक कारक तत्वहरु

१०. आर्थिक सारांश

११. आयोजनाको किसिम (समुहको आफ्नै लगानी, साझेदारीमा सञ्चालित)

१२. आयोजना कार्यान्वयन व्यवस्थापन, अनुगमन, मुल्याङ्कन प्रक्रिया

१३. आयोजनाको दिगोपनाका लागि गरिने कार्य विवरण

१४. आयोजनाबाट हुने वातावरणीय प्रभाव

वार्षिक कार्ययोजनाको नमुना ढाँचा अनुसुचि - १५ मा उल्लेख गरिएको छ ।

२०. स्थानीय श्रोत, साधनको विकास र सञ्चालन : समुहको बाह्य निर्भरताका साथै उत्पादनको प्रति इकाई उत्पादनको प्रति इकाई खर्च पनि घटाउनका लागि समुहले स्थानीय श्रोत, साधनको विकास र सञ्चालनमा उचित ध्यान दिनु पर्नेछ ।

परिच्छेद - ११

सरोकारवाला निकायको भुमिका एवं उत्तरदायित्व

२१. दक्षिणकाली नगरपालिका अन्तर्गतको आर्थिक विकास महाशाखा अन्तर्गत कृषि/पशु क्षेत्र हेने शाखा:

(१) समुहको कार्यक्रम तथा बजेटको आवश्यकताको आधारमा नगरपालिकाको कार्यक्रम र बजेट बनाउनु पर्नेछ ।

समुहको कार्यक्रम तथा बजेट कृषि/पशु प्राविधिक/अधिकृतले सिधै वा सम्बन्धित वडा कार्यालय मार्फत् नगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि/पशु क्षेत्र हेने शाखामा पठाउनु पर्नेछ ।

(२) आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि/पशु क्षेत्र हेने शाखाले आफ्नो तथा वडा कार्यालय मातहतमा कार्य गर्ने सबै प्राविधिक कर्मचारीहरुको सम्पूर्ण कार्यको अद्यावधिक रेकर्ड राख्नु पर्नेछ । यो सुचीले कृषक समुहहरूलाई सघाउने सम्बन्धित सबै र कुनै खास समयमा वास्तविक रूपमा उपलब्ध हुने, कर्मचारीहरुको पहिचान गराउदछ ।

(३) कृषक समुहको हालको संख्या, तिनको विकासको विभिन्न तह (गठन हुन लागेको, सञ्चालित हुन लागेको तथा परिपक्ष हुन लागेको) को आङ्कडा कृषक समुह, वडा कार्यालयको रेकर्डबाट परिमार्जन गर्नु पर्दछ ।

(४) आर्थिक विकास महाशाखा अन्तर्गत कृषि/पशु क्षेत्र हेने शाखाले विषय विशेषज्ञ सहितको टोली गठन गरी समुह बैठकमा भाग लिने, समुह सदस्यहरूको तालिम सञ्चालन गर्ने र समुह सदस्यहरूले सञ्चालन गरेको कार्यक्रमहरूको सुपरिवेक्षण एवं अनुगमन गर्ने काम कार्य तालिका बनाउनु पर्दछ र सोही हनुसार परिचालन गर्नु पर्नेछ ।

(५) समुहका सदस्यहरूलाई समस्या पहिचान गर्न र तिनको समाधान गर्न सहयोग पुर्याउने तथा फिल्डमा कार्यरत कृषि प्रसार कार्यकर्ताहरूलाई समेत तालिम दिनु पर्नेछ ।

(६) उत्पादन खर्च घटाउन र जग्गाको उत्पादकत्व बढाउन तथा पशु र पशुजन्य पदार्थको उत्पादकत्व बढाउनका लागी स्थानीय एवं बाह्य श्रोतहरूको कुशलतापूर्वक उपयोग गर्ने ज्ञान, सीप एवं तरिकाहरू फिल्डमा काम गर्ने कृषि प्रसार कार्यकर्ताले सिकाउनु पर्नेछ ।

(७) हालको अनुभवले एउटा समुह परिपक्व र आत्मनिर्भर हुन अगावै सघाउने मानिसहरूको सेवा माग अति बढेर जान सक्ने सकेत दिन्दछ । तसर्थ, कृषि/पशु शाखाले विद्यमान समुहहरूको बदलिदो माग नबढोस् भन्ने हेका



राखु पर्नेछ । अन्यथा, यस्तो स्थिति उत्पन्न हुन सकदछ कि भविष्यमा सेवाका लागि हुने माग, कतिपय नयाँ समुहहरूको गठनको कारणले पुरा गर्न नसकियोस् ।

२२. बडा कार्यालय/सेवा केन्द्रः

- (१) बडा कार्यालय/सेवा केन्द्रका प्रमुख/पशु/कृषि क्षेत्र हेतु प्राविधिकले समुहको गठन, सञ्चालन र अन्ततः परिपक्व हुनुमा प्राविधिक सहयोग गर्नु पर्नेछ ।
- (२) वार्षिक कार्यतालिकामा आफ्नो कार्य क्षेत्रका कृषक समुहहरूको बैठकमा भाग लिने, कृषक समुहको निरिक्षण गर्ने तालिका पनि समावेश गरी कार्यालयमा राखु पर्छ र सोही अनुसार कार्य गर्नु पर्नेछ ।
- (३) आफ्नो कार्यक्षेत्रको विद्यमान कृषि/पशुहरूको अवस्थाको आधारभूत आँकडाहरू संकलन गर्नु पर्नेछ ।
- (४) कृषक समुहहरूलाई उनीहरूको समस्या पहिचान गर्न, आफ्नो क्षमता, चाहना र श्रोत अनुसार तिनको समाधान गर्न सघाउँदा पथ प्रदर्शक, तालिमकर्ता, गति प्रदान गर्ने, समन्वयकर्ता तथा कार्यक्रम कार्यान्वयनको रूपमा काम गर्नु पर्नेछ ।
- (५) समुहको क्रियाकलाप र प्रगति अद्यावधिक अभिलेख एउटा फाराम (Format) मा उल्लेख गरी राखु पर्नेछ ।
- (६) बडा कार्यालय/सेवा केन्द्र प्रमुखले नगर कारयपालिका कार्यालयसँग सम्पर्क राख उत्तरदायी हुनु पर्नेछ ।
- (७) बडा कार्यालय/सेवा केन्द्र प्रमुखले सम्भव भए श्रोत, नमुना एवं समुहको क्रियाकलापको अनुभवहरूको एउटा पुस्तिका बनाउनु पर्नेछ । सबै बडा कार्यालयका पदाधिकारीहरूले यसमा सहायता गर्नु पर्नेछ । यी अभिलेख वा साधनहरूको संकलन एवं नविकरण भै रहनु पर्नेछ ।
- (८) कृषि प्रसार कार्यकर्ताहरूले समुह बैठकलाई सघाउन आफ्नो सासाहिक वा पाक्षिक वा मासिक कार्यतालिका तयार गर्नु पर्ने र बडा कार्यालयमा तगा आफ्नै प्रयोगका लागी राखु पर्नेछ र हरेक समुह बैठकमा भाग लिनु पर्नेछ ।
- (९) बडा कार्यालय/सेवा केन्द्रमा रहने प्राविधिकहरूले समुहमा कृषकहरूको समस्या पहिचान, प्राथमिकिकरण एवं समस्या समाधानका लागी PC/PS तरिका अपनाउन सहयोग गर्नु पर्नेछ ।
- (१०) गतिशिल समुहहरूलाई आफ्नो मौसमी एवं वार्षिक कार्यक्रम कार्यान्वयन तालिका बनाउन उनिहरूले सहयोग गर्नु पर्नेछ । उनीहरूले समुहहरूलाई चाहिने कृषि सामग्रीहरू, ऋण र प्राविधिक सेवा तथा सहयोगको सुचि तयार पार्न मद्दत गर्नु पर्दछ ।
- (११) कृषक समुह विवरण अनुसुचि - ७ बमोजिम अद्यावधिक गाई जानु पर्नेछ ।
- (१२) समुहको निर्णय एवं कार्यहरू संकलन गर्न प्रतिवेदन फारमहरू (Reporting Formats) फारम नं. ३ र ४ मा भर्नु पर्नेछ ।
- (१३) बडा कार्यालय/सेवा केन्द्रको कार्यक्षेत्रको समुह सञ्चालन गरिने सम्पूर्ण पशु/कृषि जन्य कार्यक्रम सञ्चालनमा सम्बन्धिक प्राविधिकको उपस्थितिमा हुनु पर्नेछ ।

परिच्छेद - १२

आयोजना कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन एवं मुल्याङ्कन

२३. सुपरिवेक्षण, अनुगमन एवं मुल्याङ्कन: सङ्घीय कृषि, भुमि व्यवस्थापन तथा सहकारी मन्त्रालय, कृषि/पशु सेवा विभाग र ति मातहतमा निकायहरू तथा प्रादेशिक कृषि मन्त्रालय, पशु/कृषि विभाग र ति मातहतका निकायहरूले कृषक समुहको सुपरिवेक्षण, अनुगमन एवं मुल्याङ्कन जुनसुकै समयमा गर्न सक्नेछन् । आवश्यक तथ्याङ्कहरू मुख्यतया



प्रतिवेदन फारममा समावेश कृषक समुहहरूले प्रयोग गर्ने मासिक र वार्षिक प्रतिवेदन फारमहरू र समुह स्तरमा विश्वेषण गरी बडा कार्यालय/सेवा केन्द्र स्तरमा प्रतिवेदन तयार गरी अन्तमा आयोजनाको कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन एंवं मुल्याङ्कन समितिमा पेश गरिनेछ । साथै उक्त समितिमा देहाय अनुसारका सदस्यहरू रहनेछन् ।

| | |
|--|------------|
| क) नगर उपप्रमुख | संयोजक |
| ख) आर्थिक विकास समिति संयोजक | सदस्य |
| ग) नगरपालिकाबाट मनोनित एक जना महिला कार्यपालिका सदस्य | सदस्य |
| घ) राष्ट्रिय कृषक समुह महासंघको प्रतिनिधि | सदस्य |
| ड) आर्थिक विकास शाखा प्रमुख | सदस्य-सचिव |
| च) सम्बन्धित पशु/कृषि शाखा प्रमुख पदेन सदस्य रहनेछन् । | |

परिच्छेद - १३

विविध

२४. सम्बन्ध (Linkage) र समन्वय (Coordination): कृषि विकासका कार्यक्रमहरूमा सरोकारवाला विभिन्न सरकारी एंवं गैर सरकारी निकायहरूबिच आपसी सम्बन्ध र समन्वय हुनु अति आवश्यक छ । तिनको स्थापना औपचारीक एंवं अनौपचारिक, व्यक्तिगत तथा आधिकारीक रूपमा हुन सक्छ । जुनसुकै अवस्थामा पनि कृषि प्रसारका पदाधिकारीहरूले सबै स्तरमा (फिल्ड देखी केन्द्रसम्म) अन्य सम्बन्धित निकायहरूलाई कृषि विकासका विभिन्न चरणहरूमा गतिशील एंवं सकारात्मक सहयोग पुर्याउन प्रेरित गर्नमा निर्णयक एंवं अहम् भुमिका खेल्नु पर्नेछ ।

- (१) कृषि विकासको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गत कृषि/पशु क्षेत्र हेत्ते शाखा एंवं यस अन्तर्गत कार्यरत पदाधिकारीहरू उपर पर्दछ । त्यसकारण सम्बन्धित शाखाले ऋण, सामग्री एंवं सिँचाई उपलब्ध गराउने निकायहरू र साथै बजार व्यवस्था मिलाउने संस्थाहरूसँग स्थापित गर्नु पर्नेछ ।
- (२) सम्बन्धित शाखा तथा यस अन्तर्गतिका सम्बन्धित पदाधिकारीहरूले कृषक समुह, नगरपालिका, जिल्ला समन्वय समिति, राष्ट्रिय एंवं अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरूसँग नियमित सम्पर्क राख्नु पर्नेछ ।
- (३) बडा स्तर/सेवा केन्द्रमा रहने पशु/कृषि प्राविधिकले स्थानिय राजनितिज्ञ तथा निर्वाचित जनप्रतिनिधिहरूसँग पनि राम्रो सम्पर्क स्थापित गर्नु पर्दछ । यसको अलावा कार्यक्षेत्रमा रहेका सरकारी कार्यालय, स्थानीय तहका पदाधिकारीहरू, स्कूलका शिक्षकहरू, व्यापारीहरू एंवं सहकारी संस्थाका सदस्यहरूसँग वर्षको २ पटक समन्वय बैठक राख्नु पर्नेछ ।

२५. समुह गठनका लागी खर्च सम्बन्धमा: कुनै नयाँ कृषक समुह गठनका लागी आवश्यक पर्ने खर्च स्थानीय दररेट अनुसार समुह गठन गर्ने निकायले गर्नेछ भने समुहको अन्य खर्च जस्तै नियमित बैठक, साधारण सभा आदि लगायतका लाग्ने अन्य खर्चहरू समुहको आफ्नो श्रोतबाट व्यहोर्नु पर्नेछ ।

२६. कृषक समुहको आबद्धता: कृषि पेशाको माध्यमद्वारा कृषि क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सम्बन्धित सरकारी कार्यालयमा दर्ता भएका कृषक समुहहरू एंवं कृषि सहकारीहरू सम्बन्धित स्थानिय, जिल्ला, प्रादेशिक र संघीय तहमा राष्ट्रिय कृषक समुह महासंघमा आबद्ध हुन सक्नेछ ।

२७. कृषक समुहको सहकारीकरण: कृषक समुहलाई बढी सक्रिय, प्रभावकारी, दिगो र कृषकहरूको उन्नतीमा झैनै योगदान गर्न सक्ने बनाउनक निम्ती सो क्षेत्रमा केही कार्य अनुभव भएको समुहले चाहेमा सहकारीमा परिणत गर्न सकिनेछ । सामान्यतः सहकारी ऐन, २०७५ अनुसार तोकिएको ढाँचा पुरा भएको अवस्थामा कृषक सहकारी



संस्था दर्ता गर्न योग्य हुन सक्नेछन् । कृषक सहकारी संस्था गठन गर्दा देहायका आधार पुरा भएका संस्था बढी दिगो हुन सक्नेछन् ।

- कृषक समुहको रूपमा ३ वर्षको अनुभव भएको,
- पर्यासि बचत संकलन एवं सञ्चालन भएको,
- व्यवसायिक क्रियाकलापहरु सञ्चालन गर्न सक्षम भएको ।

साथै, समुहको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति उक्त समुह भंग भएर बनेको सहकारी दर्ता भएपछि सो सहकारीको नाममा स्वतः हुनेछ ।

२८. अमान्य हुने: यस निर्देशिकाको अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपालको संविधान, संघीय, प्रादेशिक कानूनसँग बाझिने दफाहरु बाझिएको हदसम्म अमान्य हुनेछन् ।

✓
दर्ता दर्ता दर्ता
नेपाल



अनुसुचि - १

कृषक समुहको विधान (नमुना)

प्रस्तावना

कृषि/पशु जन्य वस्तुको उत्पादन, उत्पादकत्व बढाउन, उत्पादन सामग्री सुलभ बनाउन, उत्पादित सामग्रीको बिक्रि वितरण, भण्डारण व्यवस्थापन गरी उन्नत बीउ एवं आयवृद्धि, बचत संकलनबाट आत्मनिर्भर हुनका लागी कृषि/पशु शाखा दक्षिणकाली नगरपालिकाको सहयोगमा श्री कृषक समुह गठन गन्यौ ।

१. प्रारम्भिकः

१.१ संक्षिप्त नाम र प्रारम्भः

- (क) यस समुहको नाम श्री कृषि समुह, २०.... रहनेछ ।
- (ख) यो विधान समुह दक्षिणकाली नगरपालिकाको आर्थिक विकास शाखा अन्तर्गत पशु/कृषि हेर्ने शाखामा दर्ता भएपछि तुरुन्त लागु हुनेछ ।

१.२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यो विधानमा:

- (क) समुह भन्नाले यस विधानमा उल्लेखित कृषि कार्यद्वारा कृषि/पशु जन्य उपजको उत्पादन, उत्पादकत्व बढाई आय आर्जन गर्न इच्छुक कृषकहरुको समुहलाई जनाउनेछ ।
- (ख) सदस्य भन्नाले कृषक जो कृषक समुहको उद्देश्य अनुसार उत्पादन र उत्पादकत्व बढाउन विधानको दफा ३ बमोजिम सदस्यता लिएको हुन्छ ।
- (ग) कर्य समिति भन्नाले विधान अनुसार निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्य पदाधिकारीहरुलाई जनाउने छ ।
- (घ) साधारण सभा भन्नाले यस विधानको दफा ४ बमोजिम गठित सभालाई जनाउने छ ।

१.३. समुहको छापः गोलो घेरा भित्र यस समुहको नाम श्री कृषक समुह, २०.... रहनेछ ।

१.४. समुहको कार्यालयः यस समुहको कार्यालय काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका बडा नं. ... मा रहनेछ ।

१.५. समुहको दर्ता: कृषक समुह सम्बन्धित दक्षिणकाली नगरपालिकाको आर्थिक विकास शाखा अन्तर्गत कृषि/पशु क्षेत्र हेर्ने शाखामा दर्ता गर्नु पर्नेछ ।

साथै अनिवार्य रूपमा आन्तरिक राजश्व कार्यालयमा समेत दर्ता गरी स्थायी लेखा नम्बर (PAN)लिनु पर्नेछ ।

२. उद्देश्य र कार्यः

२.१. उद्देश्यः सदस्यहरुको सामाजिक, आर्थिक, कृषिजन्य व्यवसायिक हितलाई ध्यानमा राखी देहायमा उल्लेखित समुहको उद्देश्य हुनेछः

- (क) कृषि व्यवसायलाई आधुनिकिकरण एवं विविधिकरण गरी उत्पादकत्व, उत्पादन वृद्धिका लागी एकजुट भई काम गर्ने ।

- (ख) सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने ।

- (ग) सदस्यहरुमा स्वाबलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना जागृत गराउने ।

- (घ) पशु/मत्स्य पालन व्यवसायलाई आधुनिकिकरण र व्यवसायिकरण तर्फ अगाडी बढाउने ।

२.२. कार्यः समुहको विधानको दफा २.१. बमोजिमका उद्देश्यहरु प्राप्त गर्न यो समुहले देहाय बमोजिम कार्यहरु गर्नेछ :

१. उन्नत प्रविधिबाट खेती तथा पशुपालन गरी उत्पादन एवं उत्पादकत्व बढाउने,



२. विज वृद्धि गरी आत्मनिर्भर हुने,
३. उन्नत प्रविधि अपनाउने,
४. कृषि उत्पादनबाट आय वृद्धि गर्ने,
५. समुहबाट बजार व्यवस्थापन गर्ने,
६. कृषकद्वारा उत्पादित वस्तुको मूल्यमा एकरूपता ल्याउने,
७. भण्डारणको व्यवस्था,
८. सदस्यहरूको सीपमा वृद्धि गर्नका लागी अन्य कार्यक्रमहरू तर्जुमा गरी सञ्चालित गर्ने,
९. गोठ देखी ओठसम्म स्वच्छ उत्पादन पुऱ्याउने,
१०. सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने,
११. सदस्यहरू बीच स्वाबलम्बन, पारस्परिक सहयोग एवं मितव्यिता अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्धन गर्ने,
१२. समुह सदस्यहरूमा उत्पादनशिल आयमूलक एवं सीपमूलक उद्देश्यका लागी सदस्यहरूलाई सुलभ ब्याजदरमा ऋण प्रदान गर्ने,
१३. आफ्नो उद्देश्य पुरा गर्नका लागी समान उद्देश्य भएका स्थानीय क्षेत्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सहयोगात्मक भावना राख्ने,
१४. कृषिसँग सम्बन्धित अन्य कृषक समुह, सहकारी, वित्तिय संघ संस्थाहरूसँग सम्पर्क कायम गरी जानकारी एवं सुचना आदान प्रदान गर्ने,
१५. यस क्षेत्र/भेगका कृषकहरूद्वारा उठाइएको समस्याहरू दक्षिणकाली नगरपालिकाको कृषि/पशु शाखामा जानकारी उपलब्ध गराई समाधान निकाल्ने प्रयास गर्ने,
१६. उन्नत बिउ, रासायनिक मल, सुधारिएको औजार, किटनाशक विषादी, उन्नत घाँसको बीउ, सेट्स आदि बिक्रि वितरण गर्ने,
१७. सिंचाई सुविधा उपलब्ध गराउने,
१८. खेती विकास योजना तयार गर्न एवं पकेट प्याकेज कार्यक्रमलाई सहयोग पुऱ्याउने,
१९. सघन कृषि विकास कार्यक्रमलाई सघाउ पुऱ्याउने,
२०. नगदे बाली उत्पादन, पशुजन्य उत्पादन, भण्डारण, प्रशोधन तथा बिक्रि वितरणको व्यवस्था मिलाउने,
२१. उन्नत भुरा उत्पादन तथा बिक्रि वितरण गर्ने,
२२. माछा उत्पादन एवं उत्पादकत्व बढाउने,
२३. उत्पादित माछाहरूको बिक्रि वितरणका लागि बजार व्यवस्थापन गर्ने,
२४. मत्स्य पालन सम्बन्धी प्राविधिक सेवा पुऱ्याउन सहयोग गर्ने,
२५. कृषि उपज उचित मुल्यमा खरिद बिक्रि तथा दुवानी गर्ने,
२६. कृषि उपज भण्डारण गर्न गोदामको सुविधा उपलब्ध गराउने,
२७. कृषि उपज प्रशोधन गर्ने एवं उचित मुल्यमा बिक्रि गर्ने,
२८. प्रशोधन वस्तुको उचित मुल्यमा बिक्रि गर्ने,
२९. संकलित बचत/हितकोषको संकलन, प्रभावकारी परिचालन गर्ने,
३०. घाँस तथा घाँस बीउको उत्पादन एवं बिक्रि वितरण गर्ने,



३१. मासुमा आत्म निर्भर कार्यक्रम गर्ने,
 ३२. प्रजनन् योग्य पशु विक्रि वितरण गर्ने,
 ३३. पशुजन्य पदार्थको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्ने,
 ३४. समुह वा सदस्यलाई आवश्यक ऋण उपलब्ध गराउने,
 ३५. माथि उल्लेखित उद्देश्यहरू पूर्ति गर्न अन्य आवश्यक कार्यहरू गर्ने ।
३. सदस्यता: एकै उद्देश्य एवं समान आर्थिक अवस्था भएको एवं यस समुहको विधानको परिधि भित्र रहने इच्छा व्यक्त गरेको व्यक्तिलाई यस समुहको सदस्यता प्रदान गर्न सकिनेछ । तर सदस्य हुन चाहने व्यक्तिले कम्तिमा समुहका सदस्यहरूको लिखित सिफारिस साथ अनुसुचि - ४ अनुसार दर्खास्त दिनु पर्नेछ ।
- ३.१. सदस्यहरूको योग्यता:
- (क) आफै खेतीपाती/पशुपालन गरेको/गर्न सक्षम भएको ।
 - (ख) समुहको उद्देश्य अनुरूप कार्य गर्न मञ्चुरी भएको ।
 - (ग) कृषक-कृषक बीच आपसी सहयोग बढाउन इच्छुक भएको ।
 - (घ) नेपाली नागरीक र १८ वर्ष उमेर पुरा गरेको हुनु पर्नेछ ।
- ३.२. साधारण सदस्य: सदस्यता शुल्क रु. तिरी साधारण सदस्यताका लागी निवेदन दिई कार्य समितिको निर्णय बमोजिम साधारण सदस्यता प्राप्त गर्न सक्नेछ । यस्तो सदस्यले मासिक बचत रु. प्रत्येक महिना जम्मा गर्नु पर्नेछ ।
 समुह गठन भई सकेपछी कुनै पनि योग्यता पुगेको व्यक्तिले समुहको सदस्यता लिन चाहेमा समुहमा आवद्ध प्रति सदस्य बराबर उक्त मितिसम्म सञ्चित हितकोष र सो को ब्याज साथै नियमानुसारका अन्य शुल्क बुझाई सदस्यता प्राप्त गर्न सक्नेछ ।
- ३.३. सदस्यता कायम नरहने अवस्था (सदस्यको अयोग्यता): कार्यसमितिले निम्न अवस्थामा सदस्यहरूलाई सदस्यताको लागि अयोग्य ठहर्न्याई सदस्यता समाप्त गर्न सक्नेछ ।
- (क) तोकिएको मासिक बचत तथा अन्य तिर्नु पर्ने रकमहरू ३ महिनासम्म नतिरेमा ।
 - (ख) विधानको उद्देश्य विपरित कार्य गरेमा वा समुहको रकम वा कागजात हिनामिना गरेमा वा अन्य कुने कारणले कार्य समितिबाट निष्काशन गरेमा ।
 - (ग) सदस्यताबाट राजिनामा दिएमा (सदस्य रहन नचाहेर लिखित निवेदन कार्य समितिले सदर सिफारिस गरेमा) ।
 - (घ) नैतिक पतन देखिने फौजदारी अपराध गरेको प्रमाणित भएमा ।
 - (ङ) कृषि पेशा त्यागी अन्य कार्य गर्न थालेमा ।
 - (च) सदस्यको मृत्यु भएमा ।
 - (छ) समुहको सिद्धान्त वा नियम वा प्रतिष्ठामा आँच आउने कार्य गरेमा ।
- ३.४. सदस्यहरूको विवरण :

| क्र.सं. | नामथर | ठेगाना | पद | ना.प्र.नं. | बाबुको नाम | बाजेको नाम | फोटो |
|---------|-------|--------|-----------|------------|------------|------------|------|
| १ | | | अध्यक्ष | | | | |
| २ | | | उपाध्यक्ष | | | | |
| ३ | | | सचिव | | | | |



| | | | | | | |
|-------|--|------------|--|--|--|--|
| ४ | | कोषाध्यक्ष | | | | |
| ५ | | सदस्य | | | | |
| ६.... | | सदस्य | | | | |

४. साधारण सभा तथा कार्य समिति:

४.१. साधारण सभा: यस समुहको सदस्यता प्राप्त सम्पूर्ण सदस्य साधारण सभाको सदस्य हुनेछन् । जुन समुहको उच्चतम् निकाय हुनेछ । यसले विधान पारित एवं संशोधन गर्न सक्नेछ । साधारण सभा वर्षमा एक पटक बस्नेछ । तर आवश्यकता अनुसार जुनसुकै बेला साधारण सभा बोलाउन सकिनेछ ।

४.२. साधारण सभाको अधिवेशन: कार्य समितिले तोकेको मिति र समयमा यस समुहको सचिवले अध्यक्षको परामर्श लिई लिखित सुचनाद्वारा सम्पूर्ण सदस्यलाई साधारण सभाको स्थान, समय, मिति तथा एजेण्डाको जानकारी गराउनु पर्नेछ ।

४.३. साधारण सभाको काम, कर्तव्य र अधिकारः

- (क) कार्य समितिको निर्वाचन गर्ने तथा गठन गर्ने ।
- (ख) विधान संशोधन गर्ने ।
- (ग) वार्षिक बजेटको अनुमोदन गर्ने ।
- (घ) समुहको वार्षिक कार्यक्रम स्वीकृत गर्ने ।
- (ड) समुहको वार्षिक कार्य योजना बनाउने ।
- (च) समुहले कार्य योजना बनाउँदा कम्तिमा ६० प्रतिशत कृषि कार्यक्रम बनाउने ।

४.४. साधारण सभाको गणपुरक संख्या: समुहको साधारण सभाको बैठकमा कम्तिमा पनि ५१ प्रतिशत सदस्यहरूको उपस्थितिमा हुनु पर्नेछ । यदि सो नभए फेरी ३ दिन भित्र अर्को सभा बोलाउनु पर्नेछ । यसमा कुल साधारण सदस्यको २५ प्रतिशत उपस्थिति भएमा पनि यो सभाको बैठक बस्नेछ ।

४.५. कार्य समिति गठन विधि:

- (क) कार्य समिति ७ सदस्यीय हुनेछ ।
- (ख) कार्य समितिमा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरू हुनेछन् । आवश्यकता अनुसार उपाध्यक्ष तथा सह-सचिवको पनि व्यवस्था गर्न सकिने छ ।
- (ग) कार्य समितिका पदाधिकारीहरूको बैठक हरेक महिनाको गते/दिन हुनेछ । तर आवश्यकता भए जुनसुकै समयमा पनि बस्न सक्नेछ ।
- (घ) कार्य समितिका पदाधिकारीहरूको कार्य अवधि २ वर्षको हुनेछ ।
- (ड) कार्य समितिको कुनै पद खाली भएमा साधारण सदस्य मध्येबाट कसैलाई पनि कार्य समितिको पदमा समितिको बहुमतबाट मनोनित गर्न सकिनेछ ।
- (च) कार्य समितिको गणपुरक संख्या दुई तिहाईलाई मानिने छ । बहुमतद्वारा निर्णय हुनेछ ।
- (छ) साधारण सभाका सदस्यहरूले आफु मध्येबाट निर्वाचित प्रक्रियाद्वारा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य पदाधिकारीहरूको चयन गरी कार्य समिति गठन गर्नेछ । तर अध्यक्ष, सचिव, कोषाध्यक्ष मध्ये एक पदमा महिला सदस्य अनिवार्य रूपमा हुनु पर्दछ ।

१४१
त्रिभुवन विश्वविद्यालय
संस्कृत विभाग



४.६. कार्य समितिको काम कर्तव्य र अधिकार:

- (क) विधानको परिधिभित्र रही समुहको उद्देश्य अनुरूप साधारण सभाले गरेको नीति निर्देशनलाई पालना गर्ने ।
- (ख) समुहको वार्षिक कार्यक्रम बनाउने तथा समुहको क्रियाकलाप सञ्चालन गर्ने ।
- (ग) सहकारी तथा गैर सहकारी संस्थाहरूसँग सम्पर्क वृद्धि गर्ने तथा कृषि सम्बन्धी अन्य संघ संस्थाहरूसँग सम्पर्क गरी बढी भन्दा बढी सहयोग प्राप्त गर्ने ।
- (घ) सहकारीमा जाने प्रयास गर्ने ।
- (ङ) समुहको कार्य योजना बनाई लागु गर्ने ।
- (च) समुहको वार्षिक प्रतिवेदन बनाउने र प्रस्तुत गर्ने ।

४.७. समुहको बैठक: समुहको नियमित बैठक प्रत्येक महिनाको गते बस्नेछ । समुह बैठकहरू कार्य समितिले निधो गरेको स्थान, मिति र समयमा नियमित रूपमा बस्नेछ । पूर्व निर्धारित बैठकमा कुनै सदस्यले भाग लिन नसक्ने भएमा सो को जानकारी कारण सहित पहिले नै दिनु पर्नेछ । विशेष परिस्थिति बाहेक लगातार तीन बैठकहरूमा उपस्थित नहुने सदस्यलाई समुह सहमतिको आधारमा निष्काशित गरिनेछ ।

५. पदाधिकारीको काम, कर्तव्य र अधिकार:

५.१. अध्यक्षको काम, कर्तव्य र अधिकार:

- (क) आवश्यकता अनुसार समुहको बैठक र साधारण सभा बोलाउने ।
- (ख) बैठकको अध्यक्षता गर्ने तथा बैठक नियन्त्रण गर्ने ।
- (ग) समुहलाई क्रियाशिल गराउने र उद्देश्य प्राप्तिका लागी आवश्यक कार्य गर्ने ।
- (घ) कुनै विषयमा मतदान हुदै मत बराबर भएमा निर्णयिक मत दिने ।
- (ङ) विधानमा तोकिए अनुसार साधारण सदस्यले माग गरे अनुरूप विशेष साधारण सभा बोलाउने ।
- (च) समुहले तोकेको काम कारबाही गर्ने ।
- (छ) समुहमा उठेका विवादहरू समाधान गर्ने ।
- (ज) समुह र स्थानीय तहको सम्बन्धित निकायहरूसँग सम्पर्क व्यक्तिको रूपमा काम गर्ने ।
- (झ) समुहको निर्णय, कार्यक्रम र क्रियाकलाप, भएका कारबाहीहरू एवं समस्याहरूको अभिलेख राख्न सचिवलाई सहजीकरण गर्ने ।
- (ज) वार्षिक कार्ययोजनाको कार्यान्वयन एवं समुह परिचालनको नेतृत्व लिने ।
- (ट) समुह बैठकमा भएका निर्णय, वार्षिक साधारण सभाका निर्णय, वार्षिक प्रगति प्रतिवेदन लगायतका कागजातहरू प्रमाणित गर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायमा पेश गर्ने ।
- (ठ) समुह सदस्यहरूलाई आफ्ना समस्याहरूको पहिचान र तिनको प्राथमिकता तोकन सघाउनु र साथै उक्त समस्याहरू समाधान गर्न कार्यक्रम बनाउन र कार्यान्वयन गर्न लगाउने ।
- (ड) सदस्यहरूलाई क्रियाशिल गराई समन्वय र सहकार्य गर्ने ।
- (ढ) समुह सदस्यहरूबीच मतभेद व्यवस्थापनका लागी सहजीकरण गर्ने ।

५.२. उपाध्यक्षको काम, कर्तव्य र अधिकार:

- (क) अध्यक्षको कार्यमा सहयोग गर्ने ।
- (ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सबै कार्य गर्ने ।
- (ग) कार्य समितिले तोकेको कार्य गर्ने ।



५.३. सचिवको काम, कर्तव्य र अधिकारः

- (क) अध्यक्षसँगको परामर्शमा बैठक बोलाउने ।
- (ख) बैठकको तयारी गर्ने ।
- (ग) समुहको निर्णय पुस्तिका तयार गर्ने ।
- (घ) समुहको सम्पूर्ण कागजातहरु सुरक्षित राख्ने ।
- (ड) समुह बैठक एवं साधारण सभाबाट पारित निर्णयको कार्यान्वयनका लागी पहल गर्ने ।
- (च) वार्षिक प्रतिवेदन तयार पारी साधारण सभामा पेश गर्ने ।
- (छ) समुहको कार्ययोजना निर्माणमा सहयोग गर्ने ।
- (ज) कार्य समितिले तोकेको कार्य गर्ने ।

५.४. कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

- (क) समुहको हितकोष रकम नियमित उठाउने र फरफारक गर्ने ।
- (ख) समुह हितकोष व्यवस्थापन गर्ने ।
- (ग) समुहको सबै कोषको हिसाब किताब सुरक्षित र दुरुस्त राख्ने ।
- (घ) समुहको चल, अचल सम्पूर्ण सम्पत्तिको सुरक्षाको जिम्मेवारी लिने ।
- (ड) समुहको वार्षिक बजेट तयार पार्ने र साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने एवं लेखापरिक्षण गराउने ।
- (च) समुह अध्यक्ष वा सचिवसँग मिलि खाता सञ्चालन गर्ने ।
- (छ) कार्य समितिले तोकेको अन्य कार्य गर्ने ।

६. आर्थिक व्यवस्था:

६.१. आर्थिक स्रोतः

- (क) यस समुहको सदस्यहरुबाट प्राप्त सदस्यता शुल्क
- (ख) समुहको अन्य क्रियाकलापबाट भएको आमदानी
- (ग) समुहको सदस्यले बचत गर्ने मासिक रकम
- (घ) समुहबाट ऋण लगानी गर्दा प्राप्त ब्याज
- (ड) समुहले अन्य संघ संस्थाबाट पाएको अवसरबाट समुह सदस्यले निश्चित पारिश्रमिकबाट प्रतिशत लेबी
- (च) समुह सदस्यले आफ्नो नामबाट गरेको बचत
- (छ) बिलम्ब शुल्कबाट

६.२. हितकोष

- (क) श्री कृषक समुहको एक हितकोष हुनेछ ।
- (ख) श्री बैड्मा समुहको खाता रहनेछ ।

६.३. हितकोष परिचालनः

- (क) हितकोष रकमको कम्तिमा ५० प्रतिशत कृषि कार्यमा सञ्चालन गर्नु पर्नेछ ।
- (ख) समुह सदस्यलाई आवश्यकता भएमा हितकोषबाट ऋण/सापटी लिन सक्नेछन् ।
- (ग) सदस्यले ऋण माग गर्न अनुसुचि - ५ अनुसार निवेदन दिनु पर्नेछ ।
- (घ) कृषि कार्यका लागि लिइएको ऋणमा प्रतिशत मासिक ब्याज लाग्नेछ ।
- (ड) अन्य ऋणमा प्रतिशत मासिक ब्याज लाग्नेछ ।



(च) मासिक ब्याज, मासिक बचत रकम एवं ऋणी सदस्यले तोकिए बमोजिम ऋण किस्ता प्रत्येक महिना बुझाउनु पर्नेछ ।

(छ) ऋण लिदा ऋण रकमको प्रतिशत सेवा शुल्क बुझाउनु पर्नेछ ।

(ज) बैड्कमा समुह अगुवा/अध्यक्ष वा सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनेछ । श्रोत/हितकोष परिचालनका उपायहरूलाई मुख्यतया दुई वर्ग (आवश्यक खर्च र आन्तरिक लगानी) मा विभाजन गर्न सकिन्छ ।

१. आवश्यक खर्चः आवश्यक खर्च भन्नाले कार्यालय र प्रशासनिक खर्च भन्ने जनाउँदछ ।

- कार्यालय खर्च (कपी, कलम, स्टिच, बिल, भौचर, फाइल, रजिष्टर, खाता, पत्रपत्रिका)
- फर्निचर खर्च
- दुवानी तथा घर भाडा
- अन्य संघसंस्थासँग सदस्यता लिँदा तिर्नु पर्ने खर्च र वार्षिक नविकरण खर्च
- लेखा परिक्षण खर्च
- कर्मचारी पारिश्रमिक खर्च
- साधारण सभा खर्च
- विविध (समुह बैठकमा चिया नास्ता आदि)

२. आन्तरिक लगानीः आन्तरिक लगानी भन्नाले समुह भित्रको सदस्य बिचको लगानी भन्ने जनाउँदछ । जस्तैः

- उत्पादनमूलक कार्य (उत्पादन तथा उत्पादन सामग्री खरिद विक्रि)
- मल, बिउ, बाली संरक्षण, तरकारी बोट बिरुवा किन्न र प्रयोग गर्न
- आयमूलक कार्य गर्न (बाखा, बंगुरपालन आदि)
- घेरेलु आयमूलक कार्य गर्ने (स्थानीय सीप, रेशम पालन, सिलाई बुनाई, माहुरी पालन, तरकारी खेती, करेसावारी आदि)
- सामाजिक कार्य (सरसफाई अभियान, पहिरो नियन्त्रण, वृक्षारोपण, कुलो निर्माण, स्वास्थ्य, वातावरण संरक्षण आदि)
- सीप विकास जस्तै प्याकिङ, नर्सरी, तालिम
- बौद्धिक कार्य जस्तै तालिम, प्रवचन, भ्रमण गोष्ठी आदि
- सामाजिक कार्य जस्तै महिला विकास
- पुँजी लगानी, कर्जा प्रवाह, शेयर खरिद आदि ।

६.४. बिलम्ब शुल्कः

(क) मासिक बचत रकम तोकेको समयमा नतिरेमा पहिलो महिना प्रतिदिन रु. बिलम्ब शुल्क लाग्नेछ ।

(ख) दोश्रो महिना प्रति दिन रु. बिलम्ब शुल्क लाग्नेछ ।

(ग) तेश्रो महिना प्रति दिन रु. बिलम्ब शुल्क लाग्नेछ ।

(घ) चौथो महिनाबाट सदस्यता खारेज हुनेछ ।

(ड) प्रत्येक महिना बुझाउनु पर्ने ऋण किस्ता र ब्याज नबुझाएमा प्रति महिना रु. प्रति दिन दोश्रो महिना रु. प्रति दिन र तेश्रो महिना रु. प्रति दिन बिलम्ब शुल्क लाग्नेछ । चौथो महिनामा ऋण रकम ब्याजहरु ऋणी र जमानी सदस्यहरूबाट असुल उपर गरिनेछ ।



- (च) एक सदस्यको जमानी बसेको सदस्यले अकांक्षी पुनः जमानीमा बस्न पाउने छैन ।
 (छ) जमानी सदस्यले ऋण पाउने छैन तर ऋणी सदस्यले ऋण तिरीसकेपछी जमानी सदस्यले ऋण पाउन सक्नेछ ।
 (ज) ऋण लिएको सदस्यले अरु सदस्यको जमानी बस्न पाउने छैन ।
 (झ) ऋण लिनका लागी सम्म एक सदस्यको जमानी रु. सम्म दुई सदस्य र रु. सम्म तिन सदस्यको जमानी चाहिनेछ ।

६.५. लगानीको सुरक्षण: कुनै पनि व्यक्तिले आफ्नो नाममा जम्मा भएको हितकोषको अधिकतम १० प्रतिशत सम्म मात्र ऋण लिन पाउने छ । यदि व्यक्तिको नाममा संकलित हितकोषको १० प्रतिशत भन्दा बढी ऋण लिनुपर्ने भएमा सोही समुहका अन्य २ जना सदस्यको सामुहिक जमानीमा ऋण दिन सकिने छ । ऋण लिने व्यक्तिले तिर्नु पर्ने साँवा र ब्याज रकम नतिरेको/तिर्न नसकेको खण्डमा जमानी बसेका सदस्य मार्फत असुल उपर गरिनेछ । यदि जमानी मार्फत पनि असुल उपर हुन नसकेको अवस्थामा नेपाल सरकारको प्रचलित नियमानुसार कारबाही प्रक्रिया अगाडी बढाइनेछ । ऋण लगानी एवं असुल उपर गर्न ऋण उप-समितिको स्वीकृती लिनु पर्नेछ । ऋण उपसमितिका सदस्यहरु कोही पनि जमानी बस्न पाईने छैन ।

६.६. लेखापरिक्षण: प्रत्येक समुहले रजिष्टर्ड लेखा परिक्षकबाट लेखा परिक्षण अनिवार्य रूपमा गराउनु पर्दछ । यसरी गरिएका लेखा परिक्षणहरु वार्षिक साधारण सभाको पूर्ण बहुमतबाट अनुमोदन गर्नु पर्दछ । मुनाफा सम्पूर्ण सदस्यलाई प्रत्येक वर्षको लेखा परिक्षण पछि निजहरुको हिसाब खातामा जम्मा गर्नु पर्दछ ।

७. विविधः

७.१. निर्वाचन सम्बन्धी व्यवस्था: यस समुहको कार्य समिति कायम रहेको अवस्थामा सोही कार्य समितिले र सो समिति कायम नरहेको अवस्थामा साधारण सदस्यहरुको बैठकले निर्वाचन अधिकृत नियुक्त गर्नेछ । सो निर्वाचन अधिकृतले निर्वाचन अधिकृतमा नियुक्त भएको मितिले एक महिना भित्र निर्वाचन गराई सक्नु पर्नेछ । सो निर्वाचनमा पर्ने खर्च कार्यसमितिले व्यवस्थापन गर्नेछन् । यसमा कार्यसमितिको पदाधिकारीहरुलाई मतदान वा सहमतीद्वारा साधारण सभाको सदस्यहरुले छान्ने छन् ।

७.२. पदावधीः

- (क) कार्य समिति सदस्यत तथा पदाधिकारीहरुको पदावधि निर्वाचित भएको मिति देखि २ वर्षको हुनेछ ।
 (ख) सो गठित कार्य समितिको पदावधि समाप्त हुनु भन्दा १ महिना अगावै समुहको साधारण सभा बोलाई नयाँ कार्य समितिको चुनाव गराउन अनिवार्य हुनेछ ।
 (ग) कार्य समितिले विधानमा उल्लेखित आफ्नो कार्यकाल समाप्त हुनु भन्दा १ महिना अगावै निर्वाचन गराउन नसकेको तथा निजको कार्य अवधि समाप्त भएपछि सो कार्य समितिको सदस्यहरुले आफ्नो समितिको बैठक बोलाई एउटा तदर्थ (प्रबन्ध वा तयारी) समिति खडा गरी सो तदर्थ समितिद्वारा साधारण सभाको बैठक बोलाई नयाँ कार्य समितिको गठन गर्नेछ ।
 (घ) कार्य समितिको पदावधि समाप्त हुनु अगावै कार्यरत कार्य समिति कुनै किसिमबाट भंग हुन गएमा भंग भएको कार्यसमितिले आफ्नो जिम्मामा रहेको कागजपत्र, नगद, जिन्सी कार्यभार समेत सम्पूर्ण सदस्यको सभा बोलाई अथवा कार्यालय सचिव भए निजलाई बुझाई सो को भर्पाई लिनु पर्नेछ । सो नगरेमा समुहलाई हानी नोकसानी भएमा सो कार्य समितिका पदाधिकारीहरुले संयुक्त रूपमा बेहोर्नु पर्दछ ।

*गोठन वस्त्रोत
नगर प्रमुख*



२०७३

७.३. उम्मेदवारको अयोग्यता:

- (क) (व्यक्ति) जो कृषि पेशामा संलग्न छैन ।
- (ख) (व्यक्ति) जो कृषिको समुहमा छैन ।
- (ग) (व्यक्ति) जसले समुहको उद्देश्य विपरित कार्य गर्दछ ।
- (घ) (व्यक्ति) जसको मानसिक अवस्था सामान्य छैन ।
- (ड) फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति ।

७.४. अविद्यासको प्रस्ताव: साधारण सभाको सदस्यहरु मध्येबाट एक तिहाई सदस्यहरुले कार्य समिति उपर अविद्यासको प्रस्ताव ल्याई दुई तिहाई सदस्यहरुबाट सो प्रस्ताव पारित भएमा कार्य समिति विघटन हुनेछ । तर अविद्यासको प्रस्ताव आएमा सफाईको मौकाबाट बच्चित गरिने छैन ।

७.५. राजिनामा: यस समुहको अध्यक्षले उपाध्यक्ष (भए) समक्ष वा सचिव समक्ष र अध्यक्ष बाहेक अन्य कार्यसमितिका पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिन सक्नेछन् । कार्यसमितिको बैठकबाट स्विकृत नभएसम्म तिनिहरु आफ्नो पदमा बहाली रही रहनेछन् ।

७.६. विधान संशोधन: समुहको विधान संशोधन गर्न आवश्यकता परेन आएमा सभाको सदस्यहरुमध्येका कम्तिमा एकाउन्न प्रतिशत सदस्यको उपस्थितिमा विधान मस्यौदा पेश गरिनेछ । सदस्यहरु मध्येका उपस्थित सदस्यहरु मध्येका दुई तिहाई बहुमतबाट विधान संशोधन मस्यौदा पारित भएमा विधान संशोधन गरिनेछ । साथै, संशोधित विधान स्थानिय तहको कृषि/पशु क्षेत्र हेने शाखाबाट अनुमोदित नभए सम्म संशोधन भएको मानिने छैन ।

७.७. नियम बनाउने: साधारण सभाले आन्तरिक सञ्चालन नियमहरु बनाउन सक्नेछन् ।

७.८. उपसमितिहरु गठन गर्न सक्नेछन् : साधारण सभाले एवं कार्यसमितिले साधारण सभाको स्वीकृती लिई आफ्ना कार्यक्रमहरु सञ्चालन गरी समुहको लक्ष्य र उद्देश्य प्राप्त गर्न उपसमितिहरु बनाउन सक्नेछन् ।

७.९. विघटन: समुहको विधान बमोजिम कारय सञ्चालन गर्न नसकी वा उद्देश्य प्राप्त गर्न असफल भए वा दुई वर्ष सम्म समुह नविकरण नभएमा समुह विघटन हुनेछ । यसरी समुह विघटन भए बचत रकम सम्पूर्ण सदस्यहरुलाई फिर्ता गर्नु पर्नेछ ।

७.१०. समुह छोड्नु पर्ने अवस्था/सदस्यहरुको मृत्यु/सदस्यले पाएको अवसर: कुनै पनि सदस्यले समुह छोड्ने चाहेको खण्डमा निजको नाममा संकलन भएको हितकोष रकमबाट ३ प्रतिशत कट्टा गरी बाँकि रकम भुक्तानी दिईनेछ । यदि कुनै सदस्यहरुको मृत्यु भएमा निजले बचत गरेको सम्पूर्ण रकम निजको सबै भन्दा नजिकको हकदारलाई समुहले ब्याज सहित फिर्ता दिनेछ । समुहले कुनै पनि संघसंस्था, कार्यालयबाट पाएको अवसर सामग्रीहरु आवश्यकता हेरी समुहको बैठकबाट निर्णय गराई पालैपालो गरी सबै सदस्यले पाउने गरि वितरण गरिनेछ ।

७.११. समुहको चल/अचल सम्पत्ति: समुह विघटन भए पश्चात् समुहको चल/अचल सम्पत्ति स्थानीय तहको आर्थिक विकास महाशाखा अन्तर्गत कर्षि/पशु क्षेत्र हेने शाखाको निर्णय बमोजिम हुनेछ । उक्त निर्णय चित नबुझेको खण्डमा स्थानिय तहको न्यायिक समिति समक्ष निवेदन गर्न सकिनेछ र सो सन्दर्भमा न्यायिक समितिको निर्णय नै अन्तिम हुनेछ ।

*लोटन बर्नेट
द्वारा प्राप्त*



फारम नं. १
कृषक समुह दर्ता फारम

१. दर्ता नं.:
२. समुहको नाम :
३. समुहको किसिम :
४. समुहको ठेगाना :
५. जिल्ला :
६. नगरपालिका :
७. वडा नं. :
८. गठन समिति :
९. जम्मा सदस्य :
१०. महिला :
११. पुरुष :
१२. गठन हुदै समुहको उद्देश्य :

फारम नं. २
आ.ब.को अन्तमा सदस्य संख्याको स्थिति

| आ.ब. | सदस्य संख्यामा थप/घट र जम्मा बचत कोष | सदस्यद्वारा जम्मा भएको कोषको मौजुदा स्थिति | घट/बढको कारण (कोलम २ मा बढीको लागी + र घटीको लागी - चिन्ह लगाओ) |
|------|---|---|--|
| | संख्या | | |
| | रु. | | |
| | संख्या | | |
| | रु. | | |
| | संख्या | | |
| | रु. | | |

१८८/
दोहन बर्गेत
दगर प्राप्त



२०७३

फारम नं. ३

समुहको बचत कोषको वार्षिक स्थिति

| आर्थिक वर्ष | गत वर्ष रकम रु. | बचत कोषमा घट/बढको कारण |
|-------------|-----------------|------------------------|
| | | |
| | | |

नोट : यो विवरण (फारम) आ.व.को पहिलो दिन (श्रावण १ गते) कृषि/पशु क्षेत्र हेर्ने शाखाद्वारा अनिवार्य रूपमा अध्यावधिक बनाई राख्नु पर्छ ।

फारम नं. ४

कृषक समुह दर्ता फारम

चौमासिक अवधि : प्रथम/द्वितीय/तृतीय

नगरपालिका:

बडा नं.:

कृषक समुहको नामः

उत्पादन - (क) इकाई :-

(ख) जम्मा लागत रु. :-

उत्पादकत्व (उत्पादन/क्षेत्रफल) :-

उत्पादनको बिक्री मूल्य (रु. इकाई) :-

उत्पादनको कुल मूल्य रु.:-

कार्य विवरण :-

सहभागी सदस्यहरूको संख्या :-

प्राप्त सहायता रु. :-

श्रोत १ (.....) बाट :-

श्रोत १ (.....) बाट :-

श्रेत्रफल वा संख्या र इकाई :-

खुद आमदानी (कुल आमदानी - लागत खर्च) रु. :-

कैफियत :-

टोडन बट्टैत
१२ ज्यैर प्रमुख



अनुसुधी - २

समुह दर्ताको लागी निवेदन

श्री दक्षिणकाली नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय, फर्पिङ, काठमाडौं
मार्फत्, श्री बडा कार्यालय
..... नं. बडा ।

विषय: समुह दर्ता गरी पाउँ ।

श्री महाशाखा/शाखा/संस्थाको सहयोगमा/हामी आफै संगठित भई नगरपालिकामा
गठन भएको हाम्रो समुह दर्ता गरी पाउन निम्न विवरणहरु संलग्न गरी नेपाली नगरिकताको प्रतिलिपि सहित यो निवेदन
गरिएको छ ।

.....
समुहको अध्यक्षको दस्तखत

मिति:

समुहको विवरण :-

कृपक समुहको नाम :

स्थापना वर्ष :

नगरपालिकाको नाम :

बडा नं.:

टोल :

समुहको उद्देश्य :

सदस्य संख्या: पुरुष

महिला

जम्मा

पदाधिकारीहरुको नाम :

| क्र.सं. | नाम | पद | शैक्षिक योग्यता | उमेर | जग्गा क्षेत्रफल | दस्तखत | फोटो |
|---------|-----|------------|-----------------|------|-----------------|--------|------|
| | | अध्यक्ष | | | | | |
| | | उपाध्यक्ष | | | | | |
| | | सचिव | | | | | |
| | | कोषाध्यक्ष | | | | | |
| | | सदस्य | | | | | |
| | | सदस्य | | | | | |
| | | सदस्य | | | | | |

१११
टोटन हस्तोत
नगर प्रान्त



अनुसुची - ३

कृषक समुह दर्ताको प्रमाण-पत्र नमुना

दक्षिणकाली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
फर्पिङ, काठमाडौं

कृषक समुह दर्ता प्रमाण - पत्र

समुह पञ्चतिलाई सुव्यवस्थित गर्दै कृषि प्रसार कार्यलाई टेवा पुन्याउने उद्देश्यले यस दक्षिणकाली नगरपालिकाको वडा नं. मा मिति मा गठित श्री कृषक समुहलाई यस कार्यालयको अभिलेखमा दर्ता गरी यो प्रमाण - पत्र प्रदान गरिएको छ ।

आर्थिक विकास शाखा प्रमुख

समुहको छाप

प्रमुख प्रशासकीय अधिकृत

(कृषक समुह दर्ता प्रमाणपत्रको पछाडी पाना राख्ने)

| क्र.सं. | नविकरण मिति | | नविकरण गर्ने कार्यालय प्रमुख | कैफियत |
|---------|-------------|------|------------------------------|--------|
| | देखि | सम्म | | |
| १ | | | | |
| २ | | | | |
| ३ | | | | |
| ४ | | | | |
| ५ | | | | |

ठोडान बस्ती
नगर प्रमुख



अनुसुची - ४

सदस्यताको लागी आवेदन फारमको नमुना

श्रीमान् अध्यक्ष ज्यू
..... कृषक समुह ।

विषय : सदस्यताको लागी आवेदन सम्बन्धमा ।

महोदय,

म यस समुहको विधानलाई स्वीकार गरी समुहको सदस्यता प्राप्त गर्न इच्छा भएकाले नियमानुसार सदस्यता प्रदान गर्नु हुन विनम्र अनुरोध गर्दछु ।

विवरण

वोटिङ बस्टिएट
गार प्रस्तुत

नाम :

बाबुको नाम :

ठेगाना :

शैक्षिक योग्यता :

कृषि पेशामा दखल :

पशुपन्थी/खेती/जग्गाको विवरण :

लगाउने गरेको बालीहरु :

गर्ने गरेको पशुपालन :

समुहको सदस्यको सिफारिस :-

१. नाम :-

दस्तखत :-

२. नाम :-

दस्तखत :-

निवेदक

नाम :-

दस्तखत :-



अनुसुची - ५

ऋण माग फारमको नमुना

श्रीमान् अध्यक्ष ज्यू,

..... कृपक समुह ।

विषय : ऋण उपलब्ध गराई दिने सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा मलाई कामको लागी आवश्यकता परेकाले रु.
 (अक्षरेपी मात्र) समुह हितकोषबाट ऋण उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु । साथै यस निवेदनको
 साथ जमानी सदस्यहरूको सिफारिस पेश गरेको छु । नियमानुसार रु. (अक्षरेपी मात्र) ऋण
 किस्ता, मासिक ब्याज, मासिक बचत नियमित रूपले प्रत्येक महिना बुझाउनेछु ।

जमानी सदस्यहरु

नामः

ठेगाना:

दस्तखतः

नामः

ठेगाना:

दस्तखतः

निवेदक

नामः

दस्तखतः

कार्यालय प्रयोजन लागी

ऋण रु. (अक्षरेपी रु.)

मासिक किस्ता रु. (अक्षरेपी रु.)

उपलब्ध भएको मिति :-

उपलब्ध भएको चेक नं. :-

माल्हुन बस्ती
दूजर प्रमुख

कोषाध्यक्ष

सचिव

अध्यक्ष



अनुसुची - ६
तमसुकको नमुना

लिखितम् काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. बस्ने को
नाती/नातिनी/बुहारी/छोरी को छोरा/छोरी/श्रीमती वर्ष को
श्री कृषक समुह बाट निर्धारण गरिएको ब्याज दर अन्य शर्त (नियम) का अधिनमा
रही घर खर्च मल/बीउ/कृषि आयोजना कार्य गर्नका निमित्त सापटी (ऋण) नगद रु.
..... (अक्षरपी रु. मात्र) यस समुहको बैङ्ग, शाखा कार्यालय
..... स्थित रहेको बचत/चलती खाता चेक नं.
बाट बुझिलिई भाखा राखी तपसिलमा लेखिएको व्यक्ति (साक्षी) हरुको रोहवरमा यस समुहको कार्यालयबाट बुझिलिई
ठिक साँचो हो । माथी कबुलियत गरिएको भाखा भित्र साँचा ब्याज तिर्न बुझाउन सकिन भने मेरो चल अचल सम्पत्तिबाट
नेपालको प्रचलित ऐन कानुन बमोजिम असुल उपर गरी लिएमा मेरो मन्जुरी छ । तपसिलका साक्षी किनारा सदर ।

तपसिल -

का.जि.दक्षिणकाली नगरपालिका वडा नं. बस्ने को नाति/नातिनी/बुहारी/छोरी
..... को छोरा/छोरी/श्रीमती वर्ष को
का.जि.दक्षिणकाली नगरपालिका वडा नं. बस्ने को नाति/नातिनी/बुहारी/छोरी
..... को छोरा/छोरी/श्रीमती वर्ष को

ईति सम्वत् २०..... साल महिना गते रोज शुभम् ।

प्रति
तात्पर्य
तमसुक



अनुसुची - ७

समुह सदस्यको विवरण फारम

समुहमा सदस्य रहेको सबै सदस्यहरूको विवरण सम्बन्धित सदस्यलाई नै सोधेर लेखु पर्दछ । विवरण हेरफेर भएपछि पुनः तयार गरी नियमित रूपले सच्याउनु पर्दछ ।

समुहको नाम:-

ठेगाना:-

| क्र. सं. | सदस्यको नाम | वडा नं. | गाउँ/टोल | उमेर | शिक्षा | जमिनको क्षेत्रफल/पशुको संख्या/मत्स्य पालन गरेको क्षेत्रफल | परिवार संख्या | कैफियत |
|----------|-------------|---------|----------|------|--------|---|---------------|--------|
| १ | | | | | | | | |
| २ | | | | | | | | |
| ३ | | | | | | | | |
| ४ | | | | | | | | |
| ५ | | | | | | | | |
| ६ | | | | | | | | |

११६१
सोहङ बट्टोटा
नगर पालिका



मासिक हितकोष सङ्कलन फारम

समुहको नामः

सालः

| क्र.सं. | नामथर | मासिक जम्मा रकम रु. | | | | | | | | | | | |
|---------|-------|---------------------|-----|------|--------|-------|------|---------|-------|-----|-----|-------|-------|
| | | बैशाख | जेठ | असार | श्रावण | भाद्र | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत्र |
| १ | | | | | | | | | | | | | |
| २ | | | | | | | | | | | | | |
| ३ | | | | | | | | | | | | | |
| ४ | | | | | | | | | | | | | |

१०८३
वोठन दरबोता
लगर प्रभुद्वा



अनुसुची - ९

समुहको लगानी विवरण

समुहको नाम:

| क्र. सं. | लिने व्यक्तिको नाम | ठेगाना | उद्देश्य | रकम | लिएको मिति | रकम बुझाउनु पर्ने मिति | लिनेको सही |
|----------|--------------------|--------|----------|-----|------------|------------------------|------------|
| १ | | | | | | | |
| २ | | | | | | | |
| ३ | | | | | | | |

अनुसुची - १०

समुहको ऋण असुली फारम

समुहको नाम:

| क्र. सं. | नाम थर | ठेगाना | सावा रु. | ब्याज रु. | जम्मा | बुझाउनेको नाम | बुझेको मिति | रकम बुझाउनेको हस्ताक्षर |
|----------|--------|--------|----------|-----------|-------|---------------|-------------|-------------------------|
| १ | | | | | | | | |
| २ | | | | | | | | |
| ३ | | | | | | | | |

अनुसुची - ११

सम्पत्ति (नगद तथा जिन्सी) खाता

२०..... साल महिना

| मिति | विवरण | जम्मा रु. | खर्च रु. | बाँकी रु. |
|-------|-------|-----------|----------|-----------|
| | | | | |
| | | | | |
| | | | | |
| जम्मा | | | | |

नोट्टी बट्टोत
तर यस्त



अनुसूची - १२

सामान विक्रि तथा आम्दानी खाता

२०..... साल महिना

| मिति | विवरण | आम्दानी रकम रु. | कैफियत |
|------|-------|-----------------|--------|
| | | | |
| | | | |
| | | | |
| | जम्मा | | |

अनुसूची - १३

सामान खरिद तथा आम्दानी खाता

२०..... साल महिना

| मिति | विवरण | खर्च रकम रु. | कैफियत |
|------|-------|--------------|--------|
| | | | |
| | | | |
| | | | |
| | | | |
| | जम्मा | | |

अनुसूची - १४

दायित्व खाता

२०..... साल महिना

| मिति | विवरण | आम्दानी | खर्च | मौजदात | कैफियत |
|------|-------|---------|------|--------|--------|
| | | | | | |
| | | | | | |
| | | | | | |
| | | | | | |
| | | | | | |
| | जम्मा | | | | |

मासिक दस्तावेज़
बाहर प्रस्तुत



अनुसुची - १५

कृषक समुहबाट सञ्चालन गरिने वार्षिक कार्यक्रमको लागी नमुना ढाँचा

समुह/संस्थाको नामः

आर्थिक वर्षः

समिति/उपसमिति:

| क्र. सं. | आयोजना को नाम | काम (लक्ष्य) | कार्य विवरण (के गर्ने) | बजेटको श्रोत | | | समय | अवधि | स्थान (कहाँ गर्ने) | प्रमुख जिम्मेवारी | अनुगमन तथा मुल्याङ्कन | कैफियत |
|----------|---------------|--------------|------------------------|---------------|------------------|-------------|-----|------|--------------------|-------------------|-----------------------|--------|
| | | | | समुहको हितकोष | कृषकको व्यक्तिगत | बाह्य स्रोत | | | | | | |
| १ | | | | | | | | | | | | |
| २ | | | | | | | | | | | | |
| ३ | | | | | | | | | | | | |
| ४ | | | | | | | | | | | | |

५१६
गोपन बर्तोद
द्वारा प्रस्तु